

अधीक्षकको सन्देश

८/१२/२०२२

प्रिय सि सि एस समुदाय,

तपाईंलाई पहिले नै थाहा होला, कलम्बस एजुकेशन एसोसिएसन (Columbus Education Association-CEA कलम्बस शिक्षा संघ-सि इ ए) हाम्रा शिक्षक र प्रमाणपत्र प्राप्त कर्मचारीहरूको प्रतिनिधित्व गर्ने युनियन (संघ) ले २२ अगस्त, २०२२ देखि सुरु हुने हडतालको आशयको सूचना (Notice of Intent to Strike) जारी गर्‍यो। यो यसको मत्लब, त्यहाँ हडताल हुनेछ भन्ने होइन। त्यस सोमबारदेखि त्यसो गर्न कलम्बस एजुकेशन एसोसिएसन-सि इ एको विद्यालय वर्षको निर्धारित सुरुवातको बारेमा प्रश्न खडा गर्ने अधिकार सुरक्षित गर्दछ।

यो बढ्दो अनिश्चितता रहे संगै मलाई थाहा छ कि हाम्रा परिवारहरूले जवाफ खोजिरहेका छन्। हामीले उनीहरूलाई जवाफ दिन हामी जे गर्न सक्छौं गर्न प्रतिबद्ध छौं। हाम्रो प्राथमिकता हाम्रा विद्यार्थी र परिवारको सेवा गर्नु हो र स्कूल वर्षकालागि सुरक्षित र सफल सुरुवातको सुनिश्चितता गर्नु हो।

हामी यिनको समयमै समाधान हुनेमा आशावादी छौं र हामी हाम्रा शिक्षक र विद्यार्थीहरूलाई अगस्त २४ मा स्कूलमा फिर्ता स्वागत गर्न सक्छौं र अर्कातिर हामी अवरोधको सम्भावनाकालागि तयारी गर्दैछौं।

गत हप्ता मैले भनें कि हामी कुनै पनि परिस्थितिकालागि तयार हुनुपर्छ र तपाईंसँग हाम्रो [Back-to-School Hub](#) (ब्याक-टू-स्कूल हब) र हाम्रो [Back-to-School Family Resource Fair](#) (ब्याक-टू-स्कूल परिवार स्रोत मेला) का बारेमा जानकारी साझा गर्नुपर्दछ, जुन हामी अझै अगस्त २० मा आयोजना गर्नेछौं।

यस हप्ता, म कलम्बस शिक्षा संघ-(सि इ ए) को हडतालमा हुने घटना र कार्यक्रमको जानकारी र स्रोतहरू साझा गर्दैछु। फेरि, म आशा गर्दछु कि हाम्रा ढोकाहरू योजना अनुसार खुल्छन् र म यो पनि सुनिश्चित गर्न चाहन्छु कि सबैजना सबै सम्भावित परिस्थितिहरूकालागि तयार रहनुहुन्छ।

हामीले ब्याक-टू-स्कूल हबमा अवस्थित एउटा वैकल्पिक खुला सूचना पृष्ठ ([Alternative Opening Information page](#)) सिर्जना गरेका छौं, जहाँ तपाईंले FAQs (बारम्बार सोधिने प्रश्नहरू), समाचार फिड र तपाईंलाई जान्न आवश्यक सबै कुराहरू हेर्न सक्नुहुन्छ। जानकारीलाई आवश्यकता अनुसार अद्यावधिक गरिरहनेछ र तपाईंलाई तपाईंको विद्यार्थी र परिवारकालागि महत्त्वपूर्ण तयारी गर्न मद्दत गर्दछ।

भवदीय,

तालिसा डिक्सन

सुपरिन्टेन्डेन्ट/सी ईओ, कलम्बस सिटी स्कूल्स